

जापानमा नेपाल इन्जिनियर्स दिवस २००९ सम्पन्न

नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना भएको दिनको सम्झनामा मनाइने इन्जिनियर दिवस एसोसिएसनको जापान केन्द्रले क्योटो र टोकियो शहरमा क्रमशः जुलाई १८ र १९ का दिन विचार गोष्ठीको आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको छ ।

दुईदिने उक्त विचार गोष्ठीको पहिलो चरणको कार्यक्रम क्योटो विश्वविद्यालयमा र दोश्रो चरणको कार्यक्रम टोकियो विश्वविद्यालयमा आयोजना गरिएको थियो । क्योटोमा आयोजित कार्यक्रममा ई विनय कुमार मिश्र, ई रवीन्द्र राज गिरी, ई नेत्र प्रकाश भण्डारी, ई बिदुर घिमिरे र ई बद्रिभक्त श्रेष्ठले विभिन्न विषयमा अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रहरूले नेपालमा बाढीको पूर्वानुमान, विभिन्न प्रयोजनमा प्रयोग पश्चातको पानीको निर्मलीकरण, नेपालमा बढ्दो प्राकृतिक विपत्ति र क्षति कम गर्नका लागि इन्जिनियरिङ्ग शिक्षाको समायानुकूल परिवर्तन, शहरी क्षेत्रमा हुने जलोत्पन्न प्रकोपको नियन्त्रण, पहिरोजन्य क्षतिको पूर्वानुमान र न्यूनीकरण लगायतका विषयवस्तुहरू समेटिएका थिए । कार्यक्रममा भाष्कर गौतमले नेपालको वर्तमान राजनीतिक वातावरण र इन्जिनियरहरूले खेल्न सक्ने भूमिकाको बारेमा विशेष मन्तव्य राख्नुभएको थियो। हरेक कार्यपत्रहरू र मन्तव्य पश्चात सम्बन्धित विषयमा छलफल पनि भएको थियो ।

नेपाल इन्जिनियर्स एसोसिएसन-जापान केन्द्रका उपाध्यक्ष ई रोशन भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ई रामकृष्ण रेग्मीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ई नेत्र भण्डारी र ई वसन्त गौतमले गर्नुभएको थियो। कार्यक्रमको बिचमा सहभागीहरूका चोटिला कविता र मुक्तकले पनि सहभागीहरूलाई मनोरञ्जन गराएका थिए।

त्यसैगरी जुलाई १९ को दिन टोकियो विश्वविद्यालयको कोमाबा क्याम्पसमा नेपाली तथा जापानी इन्जिनियर तथा शुभ-चिन्तकका बिच नेपालको पूर्वाधार बिकास तथा वातावरण संरक्षणसँग सम्बन्धित विचारगोष्ठी सम्पन्न गरिएको छ। जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तामाङज्युको प्रमुख आतिथ्यता रहेको आयोजित उक्त कार्यक्रमलाई तीन खण्डमा बिभाजन गरिएको थियो । जापानकेन्द्रका अध्यक्ष ई वेद प्रसाद काफ्लेले सभापतित्व गर्नुभएको पहिलो खण्डमा महामहिम डा गणेश योन्जनले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित पाहुना तथा इन्जिनियर साथीहरूलाई अध्यक्ष काफ्लेले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा जापान सिभिल इन्जिनियर्स सोसाईटीबाट आउनुभएका प्रतिनिधि प्रध्यापक फुमिहिको नाकामुराले जापानी र नेपाली इन्जिनियरहरू बिच गर्न सकिने बिबिध कार्यक्षेत्र तथा हाल दुई संस्था बिच भइरहेका गतिबिधिका बारे चर्चा गर्नु भएको थियो। त्यसैगरी वासेदा विश्वविद्यालयका प्राध्यापक हिदेयोशी

तोमिनागा, गैर-आवासिय नेपाली संगठन जापानका अध्यक्ष श्री भवन भट्ट तथा नेपाल विद्यार्थी संगठन जापानका सभापति श्री राजेन्द्र पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । ई झबिन्द्र घिमिरेले सञ्चालन गर्नु भएको उक्त स्वागत तथा उद्घाटन खण्डको अन्तमा जापानकेन्द्रका सचिब तथा कार्यक्रम संयोजक ई भोज राज पन्थले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम हलमा सहभागीहरुको खचाखच उपस्थिति थियो ।

कार्यक्रमको दोश्रो खण्डमा ई सुर्य राज आचार्यले नेपालमा रेलमार्गको सम्भाव्यताका बारेमा, ई शोभाकर ढकालले ग्लोबल वार्मिङ्ग र हरितगृह ग्यास न्युनिकरणमा नेपालको क्षमताका बारेमा, डा भुबनेश्वर प्रसाद साहले नेपाल जस्तो हिमाली देशमा सडक रेखांकनमा जिआईएस प्रविधिको उपयोगिताका बारेमा, ई रबिन्द्र वस्तीले नेपालका हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित बिनाशका बारेमा र ई बिष्णु प्रसाद पाण्डेले काठमाडौं उपत्यकाको भु-जलसागर र खानेपानी समस्याका बारेमा अ-आफ्ना अनुसन्धान तथा अनुभवहरु कार्यपत्रका रूपमा प्रस्तुत गर्नु भएको थियो। उक्त खण्डको कार्यक्रम सञ्चालन ई अखिलेश कुमार कर्णले गर्नु भएको थियो ।

कार्यक्रमको तेश्रो खण्डमा बिज्ञहरु र उपस्थित साथीहरु बिच प्रश्नोत्तर कार्यक्रम गरिएको थियो । उक्त खण्डमा नेपालमा रेलमार्ग देखि बातावरण, पूर्वधार विकासमा दिइनु पर्ने प्राथमिकताका बारेमा गरमागरम बहस भएको थियो। उक्त चरणमा चर्चाको केन्द्र बिन्दु भएको थियो - नेपालको बिकट जिल्ला दार्चुला । बिज्ञहरुलाई प्रश्न थियो दार्चुला जस्ता बिकट जिल्लामा पहिले रेलमार्ग कि रोड वा रोपवे बनाउन आवश्यक छ । प्रश्नोत्तर कार्यक्रम यति उत्साहजनक भएको थियो कि आयोजकहरुलाई समय ब्यबस्थापनमा हम्मै हम्मै परेको थियो। कार्यक्रमको अन्तमा अध्यक्ष ई काफ्लेले सबैलाई कार्यक्रम उपस्थित भई भब्यतका साथ सम्पन्न गराईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।